

नेपाल सरकार  
सिंचाइ मन्त्रालय  
सिंचाइ विभाग  
सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना  
(आई डब्ल्यू आर एम पी)

## कन्काई सिंचाइ प्रणाली

### सम्पत्ति व्यवस्थापन योजना - कन्काई शाखा नहर S1 (मस्यौदा अन्तिम प्रतिवेदन)



## विषय सूची

१. आयोजनाको पृष्ठभूमि
२. S1 शाखा नहर सिंचाइ उप-प्रणालीको परिचय
३. जल उपभोक्ता संस्था
४. सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा
५. नहर संचालन तथा मर्मत सम्भार खर्च
६. जल उपभोक्ता संस्थाको स्रोत व्यवस्थापन योजना
७. शाखा र प्रशाखा नहर अन्तर्गतको नहर, नहरी सफा गर्ने निति नियम
८. निष्कर्ष र सुझाव

## परिशिष्ट

१. S1 शाखा नहरको संरचनाहरूको वर्तमान अवस्थाको लेखाजोखा
२. S1 शाखा नहरसंग जोडिएका भवनहरू र अन्य सम्पत्तिको -  
वर्तमान अवस्थाको लेखाजोखा
३. S1 शाखा नहरको नहर संचालन खर्चको विवरण
४. S1 शाखा नहरको मर्मत सम्भार खर्चको विवरण

## १. आयोजनाको पृष्ठभूमि

### १.१. सामान्य जानकारी

बिस्व बैंकले धेरै समय अगाडी देखिनै नेपालको सिचाई तथा जलस्रोतको क्षेत्रमा ठुलो भूमिका खेल्दै आइरहेको छ । येही भूमिका नै निरन्तरता दिनका लागि बिस्व बैंक र नेपाल सरकार बीच सिचाई तथा जलस्रोत ब्यबस्थापनका लागि सिचाई तथा जलस्रोत ब्यबस्थापन आयोजन (IWRMP) सहमति सन् २००८ जनवरी ३१ (2008 JAN 31) मा गरिएको थियो । यो आयोजनाको पहिलो चरण सन् २०१३ जुन ३० (2013 JUN 30) अन्त्य लगतै थप एक वर्ष गरि सन् २०१४ जुन ३० (2013 JUN 30)मा अन्त्य भएको थियो । सन् २०१३ डीसेम्बरमा नेपाल सरकारले बिस्व बैंकसंग प्रणालीको पुर्नस्थापना, प्रणालीको आन्तरिकिकरण, प्रणालीको बिकास र सिचाई तथा कृषि क्षेत्रमा भएको उपलब्दीको उचित सदुपयोगको लागि अतिरिक्त पुजी को रूपमा US \$50 million सहयोगको लागि पहल गरिएको थियो । फलस्वरूप यो आयोजनाको लागि थप अतिरिक्त पुजीको रूपमा सहमति स्वरूप सन् २०१४ जुलाई देखि २०१८ जुलाई ३० सम्म हुने गरि ऋण स्वरूप US \$30 million र अनुदान स्वरूप US \$20 million गरि जम्मा \$50 million प्रदान गरिएको थियो ।

यस आयोजना अन्तर्गत चरोवटा बिभाग रहेका छन् ।

सिचाई पूर्वधारको बिकाश तथा सुधार

सिचाई ब्यबस्थापनको हस्तान्तरण

सुधारिएका जलब्यबस्थापनको संथागत तथा नीतिगत सहयोग

एकीकृत बालि तथा जल ब्यबस्थापन

माथिका यी बिभाग मध्ये कम्पोनेन्ट B बिभागको मुख्य उद्देश्य भनेको चुनिएका सिचाई प्रणाली मा सिचाई सेवा प्रदान र सिचाई सेवाको कार्यक्षमता बढ़ायी गरि जल उपभोक्ता समितिलाई सिचाई ब्यबस्थापन हस्तान्तरण कार्यक्रमबाट यी कार्यहरूको यैकिकार्यालय अनुरूप हस्तान्तरण गर्नु हो ।

सिंचाइ व्यवस्थापन हस्तान्तरण कार्यक्रमले निम्नलिखित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ :

- (क) जल उपभोक्ता समिति को आर्थिक तथा संथागत रूपले दिगोपन हुने, क्षमता र समानस्तर सिचाई सेवा दिलाउन सक्षम हुने
- (ख) चुनिएका सिचाई योजनाको भौतिक कार्यहरू सुधिङ्ग हुने
- (ग) सिचाई बिभागसंगको सम्झौता अनुसार जल प्रदान हुने
- (घ) जल उपभोक्ता समितिलाई स्वाधीन स्वचालित र आर्थिक रूपले स्थापित

अहिले कम्पोनेन्ट 'बि' ले ४ वटा माध्यम संस्थाबाट ब्यबस्थित सिचाई प्रणालीको ४ वटा उप प्रणालीको परिचालन र रेखदेख गर्न नीतिगत तरिकाले स्थापित जल उपभोक्ता समितिलाई सहयोग पुर्याई रहेको छ ।

## १.२. सम्पत्ति व्यवस्थापन योजना

सम्पत्ति व्यवस्थापन योजनाको आरम्भ वित्तीय र वाणिज्य क्षेत्रबाट भएको हो र हाल यस योजनाको प्रयोग सिंचाइ तथा भल-निकास क्षेत्रमा पनि भैरहेको छ । पारम्परिक रूपमा, सिंचाइ तथा भल-निकास संरचनाहरूमा गरिने लगानी मूल रूपमा संरचनाहरूको योजना र निर्माणमा मात्र केन्द्रित हुने गर्दछ्यो, तर संरचनाहरूको आर्थिक जीवनमा हुने सम्पत्तिको उपभोग र क्षयलाई थोरै मात्र वास्ता गरिन्थ्यो । तथापि, संरचनाहरूको व्यवस्थापन अन्तर्गत मर्मत सम्भार, पुनर्स्थापना, आधुनिकीकरण वा नया प्रविधिको कार्यान्वयन, सम्पत्तिको प्रतिस्थापना र विस्थापन जस्ता विभिन्न कार्यहरु पर्दछन् । यी सबै कार्यहरूको आफ्नो मूल्य हुन्छ र दिगो सेवा प्रदान गर्ने कार्यको समग्र मूल्यमा यी कार्यहरूको मूल्य समावेश गरिन्छ ।

सम्पत्ति व्यवस्थापन योजना भनेको, उपभोक्ताहरूलाई विश्वसनीय र खर्च बेहोर्न सकिने गरी सेवा प्रदान गर्नको लागि, संरचनाहरूमा दिगो रूपमा गरिने लगानीको योजना तर्जुमा गर्ने एउटा प्रक्रिया हो ।

## १.३. S1 शाखा नहरको सम्पत्ति व्यवस्थापन योजनाको उद्देश्य

S1 शाखा नहरको सम्पत्ति व्यवस्थापन योजनाको उद्देश्य जल उपभोक्ता संस्थालाई सिंचाइ प्रणालीको दिगोपनाको लागि संरचनाहरूको संचालन र मर्मत सम्भारको लागि वार्षिक रूपमा आवश्यक पर्ने लगानी बारे जानकारी गराई स्रोत संकलन र परिचालन गर्न समेत सहयोग गर्ने हो ।

## १.४. सम्पत्ति व्यवस्थापन योजना तर्जुमा कार्यविधि

S1 शाखा नहरमा रहेका संरचनाहरूको लागत तयार गरी वर्तमान अवस्थाको मूल्यांकन समेत गर्ने कार्य जल व्यवस्थापन ईन्जीनियरको निर्देशन बमोजिम फिल्ड ईन्जीनियरद्वारा जनवरी, २०१७ ई. मा सम्पन्न गरिएको थियो । संरचनाहरूको वर्तमान अवस्थाको मूल्यांकन भौतिक अवस्थाको मूल्यांकनको लागि तोकिएको ५ अवस्थाको लागि तालिका २ मा उल्लेखित विवरणको आधारमा गरिएको छ ।

S1 शाखा नहरको संचालन र मर्मत सम्भारको लागि लाग्ने खर्चको लागत अनुमान संरचनाहरूको वर्तमान भौतिक अवस्थालाई मध्येनजर राख्दै सम्बन्धित प्रणाली व्यस्थापन इकाइको इंजिनीरसंग परामर्श गरी ल्याइएको खर्चलाई जल उपभोक्ता समितिको क्षमतालाई मध्येनजर राख्दै परिमार्जन गरि नहर संचालन एबम नहर मर्मत खर्च आकलन गरिएको छ । लागत अनुमानलाई चालू आर्थिक वर्ष समेत गरी ५ आर्थिक वर्षमा विभाजन गरिएको छ ।

## १.५. प्रतिवेदनको सीमा


यस प्रतिवेदनमा, सिंचाइ प्रणालीको दिगोपनाको लागि संरचनाहरूको संचालन र मर्मत सम्भारको लागि वार्षिक रूपमा आवश्यक पर्ने लगानीको मात्र अनुमान प्रस्तुत गरिएको छ । प्रस्तुत लगानी बेहोर्नको लागि आवश्यक पर्ने स्रोतको लागि स्रोत संकलन र परिचालन योजना समावेश गरिएको छैन ।

## १.६. प्रतिवेदनको ढांचा

यस सम्पति व्यवस्थापन योजना प्रतिवेदनमा आयोजनाको पृष्ठभूमि, S1 शाखा नहर उप-प्रणालीको विवरण, जल उपभोक्ता संस्था, सम्पत्ति - सिंचाइ संरचना र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा, नहर संचालन तथा मर्मत सम्भारको लागत अनुमान र लागतको वार्षिक विभाजन आदि समावेश गरिएका छन् । साथै, यस प्रतिवेदनमा ४ परिशिष्टहरु - S1 शाखा नहरको संरचनाहरुको वर्तमान अवस्थाको लेखाजोखा, S1 शाखा नहर संग जोडिएका भवनहरु र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा, S1 शाखा नहरको नहर संचालन खर्चको विवरण र S1 शाखा नहरको मर्मत सम्भार खर्चको विवरण रहेका छन् ।

## २. S1 शाखा नहरको परिचय

शाखा नहर मूल नहरको ५.६५० कि.मि. मा इन्टेक रहेको छ । यो शाखाको कमाण्ड क्षेत्रफल ४६० हेक्टर, लम्बाई ४८१५ मि. र प्रशाखा १२ वटा रहेको छ । यो शाखाको डिस्चार्ज ८५१ लिटर प्रति सेकेन्ड रहेको छ । यस शाखा भित्र ४५५ घर धुरीहरु पानी प्रयोग कर्ता रहेका छन् ।



चित्र: S1 शाखाको बिस्तारित कमाण्ड क्षेत्रफल

## २.१. S1 शाखा नहरमा भएका संरचनाहरु

S1 शाखा नहर तथा प्रशाखा नहरमा, शाखा नहर हेड रेगुलेटर गेट, प्रशाखा नहर हेड रेगुलेटर गेट, पार्शल फ्लुम, कस रेगुलेटर गेट, ड्रप, कल्भर्ट, फुटब्रिज, र लाइनिंग जस्ता संरचनाहरु रहेका छन्। यी संरचनाहरुको नहर वाइज र समष्टिगत परिमाण तालिका १ मा दिइएको छ।

### तालिका १ : S1 शाखा नहरमा भएका नहर बाहेकका संरचनाहरु

क्र. सं.	संरचना	संख्या
१	शाखा नहर हेड रेगुलेटर गेट	१
२	प्रशाखा नहर हेड रेगुलेटर गेट	१२
३	कस रेगुलेटर गेट	५
४	ड्रप	१०
५	कल्भर्ट	१०
६	शाखा पार्शल फ्लुम	१

७	प्रशाखा पार्श्वल फ्लुम	११
८	फुटब्रिज	६
९	लाइनिंग	११ स्थान

### ३. जल उपभोक्ता संस्था

सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिंचाइ व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत, सिंचाइ विभाग र जल उपभोक्ता संघ केन्द्रिय समितिको संयुक्त व्यवस्थापनमा संचालित कन्काई सिंचाइ प्रणालीको क्षेत्रमा रहेका मूलनहर बाहेक सबै शाखा नहर, र टर्सरी नहरहरूको सिंचाइ व्यवस्थापन गर्ने जिम्मेदारी कन्काई सिंचाइ जल उपभोक्ता समितिलाई हस्तान्तरण गरिएका छ ।

जल उपभोक्ता S1 शाखा समितिको वर्तमान कार्यकारिणी समिति यस प्रकार छ :

श्री झनिन्द्र भट्टराई	अध्यक्ष
श्री वृष बहादुर बानिया	उपाध्यक्ष
श्री घनेन्द्र भट्टराई	सचिव
श्री गोमा देवी राय	कोषाध्यक्ष
श्री देबेन्द्र लिंदेन्	सदस्य
श्री देबदत पौडेल	सदस्य
श्री केशब चन्द्र भण्डारी	सदस्य
श्री कमला रिजाल	महिला सदस्य
श्री भिस्म राजबंसी	महिला सदस्य
श्री पूर्ण बहादुर कार्की	साधारणसभा सदस्य
श्री भीमा योड्हाङ्ग	साधारणसभा सदस्य

यस शाखा भित्र १० प्रशाखा समितिहरूमा ९८ सदस्यहरू रहेका छन्

#### ३.१ प्रशाखा समितिको काम, कर्तव्य र अधिकार

- समितिको वार्षिक योजना तथा कार्यक्रम तयार गर्ने, सो को कार्यन्वयन गर्ने र कृषक सभामा प्रतिबेदन पेश गर्ने ।

- समितिको बार्षिक प्रतिबेदन र आय व्ययको प्रतिबेदन समेत कृषक सभाबाट पारित गराई सम्बन्धित शाखा समिति र मूल समितिमा पेश गर्नु पर्नेछ ।
- प्रशाखा अन्तर्गतका उपभोक्ताहरूबाट उठाउनु पर्ने सदस्यता शुल्क, चन्दा, जरिवाना र अन्य रकम उठाउने ।
- उपभोक्ताहरूबाट उठाउनु पर्ने सिचाई सेवा शुल्क तथा अन्य शुल्क नियमअनुसार उठाउने
- सिचाई नहुने जग्गाको लागतकट्टा गर्नका लागि मूल समिति मार्फत सिचाई कार्यालयलाई सिफारिस गर्ने र सिंचित क्षेत्रको अभिलेख राख्ने
- साधारण सभाबाट पारित भएका निर्णयहरू, नीति, नियमहरूलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्ने गराउने
- कामको प्रकृति हेरी आवस्यक परेको खण्डमा प्रशाखा अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन गरि कार्यान्वयन गराउने यसरि उपसमितिहरू गठन गर्दा प्रशाखा समितिका पदाधिकारी वा कार्यकारी सदस्यहरू मध्ये कुनै एक जनाको संयोजकत्वमा प्रशाखा भित्रका उपभोक्ताहरू मध्ये दुइ जना समाबेश गरि प्रत्येक उपसमितिमा बढीमा तिन जना रहने व्यवस्था मिलाउने
- यस प्रणालीका संरचनाहरू र सम्बद्द सम्पत्तिहरूको उचित संरक्षण, मर्मत संभार गर्नका लागि स्रोत संकलन गरि परिचालन गर्ने
- प्रशाखा नहर अन्तर्गत पानी बाडफाड, वितरण व्यवस्था मिलाउने र पानी दुरुप्रयोग हुन नदिने
- आफ्नो क्षेत्र भित्रका कृषकहरूलाई सक्रिय बनाइ सिचाई कार्यक्रम संचालन गर्ने
- मूल समिति र शाखा समितिको निर्णय र निर्देशन कार्यान्वयन गर्ने, गराउने
- विभिन्न बालीको लागि पानी वितरण तालिका बनाउन मूल समिति र शाखा समितिलाई सहयोग गर्ने र तालिना अनुसार पानीको बिताराणको व्यवस्थ गर्ने
- आफ्नो क्षेत्र भित्रको नहर काट्ने र अन्य क्षति पुराउने व्यक्तिलाई दण्ड जरिवाना गर्ने
- प्रशाखा नहरको मर्मत सुधार काममा सहभागी नहुने उपभोक्ताहरूलाई दण्ड जारिवाना गर्ने
- कुनै पदाधिकारी वा सदस्यको पद पदवधि वाकी रहदै कुनै कारणले रिक्त हुन् गएमा कृषक सभा नभए सम्मको लागि प्रशाखा समितिले वाकी सदस्यहरू मध्येबाट सो पदाधिकारी र जल उपभोक्ताहरूबाट सदस्यका पदमा मनोनित गर्नेछ
- कृषकहरूको आपसी सहमतिबाट प्रशाखाबाट पईनी ( फिल्ड च्यानल ) बनाउने र सुरक्षा तथा मर्मत संभार गर्ने

- प्रशाखा नहर भित्र पालो प्रणाली अनुसार सिचाई गर्नु पर्ने भएमा पालो समय र मितिको जानकारी सबै कृषकलाइ दिई सोहि अनुसार निर्धारित पईनिबाट सिचाई गर्ने व्यवस्था मिलाउने
- आफ्नो पालो बिपरित प्रयोग गर्ने व्यक्तिहरु माथि उचित कारबाही गर्ने

### ३.२ शाखा समितिको काम, कर्तव्य र अधिकार

- सम्बन्धित नहर र स्ट्रक्चरहरुको मर्मत सुधार र संचालन, पानी वितरण व्यबस्थापन गर्ने तथा सो कार्य गर्नका लागि सिचाई कार्यालयबाट मर्मत संभार कार्यको लागि आवस्यक प्राबिधिक सल्लाह लिने ।
- नहर नहरी र भौतिक संरचनाहरु र अन्य सम्बद्ध सम्पत्तिहरुको सुरक्षा गर्ने ।
- आफ्नो क्षेत्र भित्र संरचनाहरु र अन्य संबद्ध सम्पत्तिहरु बीच समन्वयकायम गर्ने ।
- समितिको निर्णय अनुसार शाखा आहारको मर्मत, सुधार र सुरक्षाको व्यवस्था मिलाउने ।
- दफा ४० को उपदफा २ (च) वमोजिम प्राप्त हुने सिचाई सेवा शुल्कको अंश रकम समितिको कोषमा जम्मा गर्ने बुअबस्था मिलाउने ।
- आफ्नो क्षेत्र भित्र सुचारु रूपले कार्य संचालनका लागि आवस्यक परेमा विभिन्न उपसमितिहरु गठन गरि काम गराउने । यसरि उपसमितिहरु गठन गर्दा पदाधिकारी वा कार्यकारी सदस्यहरु मध्ये कुनै एकजनाको संयोजकत्वमा आफ्नो क्षेत्र भित्रका प्रशाखा समितिका पदाधिकारी वा सदस्यहरु समेत समाबेश गरि प्रत्येक उपसमितिमा बढीमा ३ जन रहने व्यवस्था मिलाउनी ।
- समितिको नाममा कुनै स्रोतबाट आएको पुरस्कार, आर्थिक सहयोग, ऋण र आम्दानीको हिसाब दुरुस्त राख्ने ।
- पानी आउने, बन्द हुने मिति, समय र दिनको जानकारी राखी आफ्नो मातहतका प्रशाखा समितिहरुलाई सुचना दिने ।
- नहर काट्ने छेक्ने, जथाभाबी पाइप लगाउने, बाध लगाउनेलाई आवस्यक दण्ड जरिवाना गर्ने ।
- शाखासमितिले आफ्नो क्षेत्र भित्रको सम्पूर्ण प्रशाखा समितिहरुलाई प्रशाखा नहर मर्मत संभार तथा पानी वितरण र उपभोग गर्ने सम्बन्धमा आवस्यक निर्देशन दिने ।
- पानीको उपलब्धतालाई ध्यानमा राखी उपर्युक्त बालि प्रणाली अपनाई बालि लगाउने प्रबन्ध मिलाउने ।

- मूल समितिको साधारण सभाबाट पारित भएका निर्णयहरु, नीति नियम तथा मूल समितिका निर्देशनहरूलाई प्रभाबकारी ढंगबाट कार्यान्वयन गर्ने, गराउने ।
- समितिको निर्णय अनुसार गरेको सम्पूर्ण आर्थिक कारोबारको लेखा परिक्षण गराउने ।
- शाखासमितिको आय व्ययको प्रतिबेदन एबम बार्षिक कार्यक्रम शाखा सभामा पेश गरि अनुमोदन गराउने ।
- शाखा सभाबाट पारित भएका नीति नियम, निर्देशन समेत कार्यान्वयन गर्ने, गराउने ।

### ३.३ जल उपभोक्ता संस्थाको नहर संचालन तथा मर्मत सम्भार गर्ने कार्यनीति

#### ३.३.१ शाखा नहरको सिल्ट र झाडी बुट्यान सफा गर्ने

S1 शाखामा सिल्ट सफा गर्दा लाइनिंग भएको भागमा मजदुर लगाएर सफा गरिन्छ भने लाइनिंग भएको भागमा चाहि मेसिनबाट सफा गरिन्छ । यी सबै कामहरूको रेखदेख समितिके मान्छेलाई जिम्मा दिइन्छ ।

सिल्ट सफा गर्ने बेलामै झाडी बुट्यान हरू पनि सफा गरिन्छ । यी सबै कामको ज्याला शाखाकै स्रोतबाट परिचालन गरिन्छ । मजदुरहरू त्यस्तै ४ वा ५ जना लगाइन्छ अनि प्रति व्याकित प्रति दिन रु ५०० ज्याला दिइन्छ ।

यो सफा गर्ने काम वर्षमा दुइ पटक (एक पटक कार्तिक/मंसिर तिर अनि अर्को चाहीं चैत/बैशाख) गरिन्छ ।

#### ३.३.२ प्रशाखा नहरको सिल्ट र झाडी बुट्यान सफा गर्ने

यो शाखाको प्रशाखाहरूको सिल्ट तथा बुट्यान सफा उपभोक्ताहरूबाटै गरिदै छ । प्रशाखाहरूको छुट्टै कुनै श्रोत नभएको कारणले गर्दा उपभोक्ता आफै मिलेर सफा गरिन्छ । यदि कुनै उपभोक्ता कुनै कारण बश आउन नसकेमा दिन को ज्याला बराबर को जरिवाना तिर्नु पर्ने नियम छ । प्रशाखाहरू वर्षमा दुइ पटक सफा गरिन्छ (एक पटक कार्तिक/मंसिर तिर अनि अर्को चाहीं चैत/बैशाख) ।

### ४. सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा

S1 शाखा नहरका सिंचाइ संरचनाहरू र अन्य सम्पत्तिहरूको तत्कालिन भौतिक अवस्थाको लेखाजोखा तालिका २ मा विश्व बैंक मिशनले स'भाव दिएको १ देखि ५ सम्मको भौतिक अवस्थाको आधारमा मुल्यांकन गर्नुको सिचाई ब्यबस्थापन हस्तान्तरण समझौता पत्र (२०६६)मा उल्लेख गरिएको छे ।

## तालिका २ : संरचनाको भौतिक अवस्थाको लेखाजोज्ज्ञ तर्गते आधार

रेटिंग / अवस्था संकेत	अवस्था
५	नवनिर्मित र पूरै सेवा दिनसक्ते
४	सामान्यतया ठीक अवस्थामा भएको, नविग्रे-भत्केको, नियमित मर्मत सम्भार मात्र गर्नु पर्ने, अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गरेको
३	सामान्यतया ठीक अवस्थामा भएको, केही विग्रे-भत्केको, हेरचाह आवश्यक रहेको, तथापि अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गरेको
२	धेरै विग्रे-भत्केको वा क्षतिग्रस्त भएको, मर्मत सम्भारमा ढिलाई भएको कारणले क्षतिग्रस्त, सेवा दिन नसक्ने अवस्थामा पुगेको, तत्काल पुनर्स्थापना गर्नु पर्ने
१	अत्यन्त खराब र दयनीय अवस्थामा रहेको, चालू अवस्थामा नरहेको, सेवा पुनर्वहाली गर्नको लागि आशिक पुनर्निर्माण वा पूर्ण प्रतिस्थापन गर्नु पर्ने

### ४.१. सिंचाइ संरचनाहरूको भौतिक अवस्थाको लेखाजोखा

S1 शाखा नहरका सिंचाइ संरचनाहरूको वर्तमान भौतिक अवस्थाको लेखाजोखा परिशिष्ट १ मा दिइएको छ । केही संरचनाहरू बाहेक धेरैजसो संरचनाहरू सामान्यतया ठीक अवस्थामा भएको, नविग्रे-भत्केको, नियमित मर्मत सम्भार मात्र गर्नु पर्ने, अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गर्न सक्ने अवस्थामा रहेका छन् ।

### ४.२. अन्य संरचना र सम्पत्तिहरूको भौतिक अवस्थाको लेखाजोखा

S1 मा भौतिक संरचनाको नाममा १ क्वाटर रहेको जुन S1 C/R गेट नजिकै उत्तर तिर रहेको छ जसमा यसै शाखाको गेट अपरेटर बस्टै आएको छ । यस शाखाको कार्यालय संचालनका निमिक्त हालसम्म एउटा कोठा भाडामा लियिएको छ । यसले गर्दा यस शाखाको कार्यालयको संचालन गर्नका लागि आर्थिक कठिनाई भएका कारणले गर्दा एउटा कोठा उपलब्ध गराईनु पर्ने देखिन्छ यसका साथै यो समस्याको सामाधानको लागि कन्काई सिचाई ब्यबस्थापनको कार्यालय प्रमुखबाट कृषि फर्ममा भएको कोठा उपयोग गर्नु को लागि प्रबन्धन गरिदिने कुरा रहेको छ ।

### ५. नहर संचालन तथा मर्मत सम्भार खर्च

S1 शाखा नहरको संचालनमा लाग्ने खर्चको लागत अनुमान परिशिष्ट ३ मा दिइएको छ । यस खर्च अन्तर्गत, १८ वटा गेटहरूको नियमित मर्मत सम्भारमा लाग्ने खर्च, १ जना(३ महिनाको लागि) चौकीदारको तलब बापतको खर्च, १ जना चौकीदारको लागि भाडी तथा बुद्यान सरसफाई र सानातिना माटो खन्ने र भर्ने कामका लागि औजार र उपकरणको उपलब्धतामा लाग्ने खर्च, जउस प्रतिनिधि तथा चौकीदारद्वारा शाखा नहरको गस्ती (पैट्रोलिंग) को लागि साइकलको मर्मत खर्च,

जउस प्रतिनिधि तथा चौकीदार बीच संचारको लागि खर्च, जउस प्रतिनिधि तथा चौकीदारको लागि स्टेशनरी खर्च र अन्य आवश्यक सामाग्री खर्च समावेश गरिएका छन् । नहरको संचालनमा लाग्ने खर्चलाई चालू आर्थिक वर्ष सहित ५ आर्थिक वर्षमा विभाजन गरिएकोछ ।

यसैगरी, S1 शाखा नहरको मर्मत सम्भारमा लाग्ने खर्चको लागत अनुमान परिशिष्ट ४ मा दिइएको छ । यस खर्च अन्तर्गत, S1 शाखा नहरमा भएका संरचनाहरूको मर्मत सम्भारमा लाग्ने खर्चका साथै नहरमा थुप्रिएको सिल्ट र उम्रेका झाडी तथा बुट्यानको सफाईमा लाग्ने खर्च समावेश गरिएका छन् । नहरको मर्मत सम्भारमा लाग्ने खर्चलाई चालू आर्थिक वर्ष सहित ५ आर्थिक वर्षमा विभाजन गरिएकोछ । यसका साथै, शाखाको आकस्मिक मर्मत सम्भारको लागि प्रति वर्ष रु. २०००० खर्च छुट्याउने गरी प्रस्ताव गरिएको छ ।

अन्तमा, S1 शाखा नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्चको समष्टिगत र वार्षिक विवरण तालिका ३ मा दिइएको छ । यसरी समष्टिगत रूपमा नहर संचालन तथा मर्मत सम्भार खर्च रु ४६०.२१ प्रति हेक्टर हुन आउछ ।

### **तालिका ३ : S1 शाखा नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्चको समष्टिगत र वार्षिक विवरण**

क्र. सं.	विवरण	लगत अनुमान (रु.)	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
१	नहर संचालन खर्च	302500	60500	60500	60500	60500	60500
२	नहर नियमित मर्मत सम्भार खर्च	656000	131200	131200	131200	131200	131200
३	नहरको आकस्मिक मर्मत सम्भार खर्च	100000	20000	20000	20000	20000	20000
	जम्मा नहर संचालन र मर्मत सम्भार खर्च रु.	<b>1058500</b>	<b>211700</b>	<b>211700</b>	<b>211700</b>	<b>211700</b>	<b>211700</b>
	जम्मा नहर संचालन र मर्मत सम्भार खर्च (जनसहभागीत समेत)	<b>1134500</b>	<b>226900</b>	<b>226900</b>	<b>226900</b>	<b>226900</b>	<b>226900</b>

## **६. जल उपभोक्ता संस्थाको स्रोत व्यवस्थापन योजना**

### **६.१ सिंचाइ सेवा शुल्कबाट उठेको रकम**

सिंचाई सेवा शुल्क रामो संग नउठेको पहिलेको वर्ष २०० प्रति बिग्गा दर थियो भने अहिले ३०० प्रति बिग्गा लिगेर उठाइदै छ । अघिल्लो वर्ष २०७२ सालमा रु १४६७०६ उठेको र यसको १० % कर तिरिएको र बाकीको ४० %मूल समितिलाई २०% प्रशाखालाई र ४० % , शाखालाई स्रोतको रूपमा चलाइदै आएको छ ।

## ६.२ अन्य क्रियाकलापहरुबाट आयआर्जन भएको रकम

यो शाखामा रहेको मूल नहर को अधिकरण मा रहेको जग्गा शाखाकै अधिकरण मा भैदिए घास ठेकका लगाएर अन्य स्रोतको रूपमा परिचालन गर्न सकिने थियो ।

## ७. शाखा र प्रशाखा नहर अन्तर्गतको नहर, नहरी सफा गर्ने निति नियम

- शाखा नहरको सरसफाई वर्षको एक पटक वर्षे बाली पूर्व शाखा समितीले गराउनु पर्दछ ।
- शाखाको सिल्ट सफाई कार्य मेशिन प्रयोग गर्ने गरी र मेशिनले नगर्न सकिने ठाँउमा मानिसबाट गराउनुपर्ने हुन्छ ।
- संरचनाहरुको तल माथि भार, पात सफा गर्ने कार्य तथा साना तिना टुटफुट भए, सडकमा भएको खाल्डा पुर्ने इत्यादी कार्य नियमित रूपमा नियुक्त चौकीदारलाई परिचालन गरी गर्नुपर्ने हुन्छ ।
- शाखा उपशाखा एंव प्रशाखाका हेड रेगुलेटर /कस रेगुलेटर गेटहरुको ग्रिजिङ कार्य वर्षको दुई पटक वर्षे बाली र हिऊदे बाली पूर्व गरिनु पर्दछ ।
- उपरोक्त गेटहरुमा केही मर्मत गर्नुपर्ने भएमा शाखा समितिको दायित्व हुनेछ ।
- शाखाको मर्मत सम्भार कार्यको लागि रकम अभाव भएमा शाखा समितीले आफ्नो मातहतको उपशाखा एंव प्रशाखा समितीहरु सँग क्षेत्रफलको आधारमा श्रम एंव श्रोत जुटाउन माँग गर्न सक्दछ ।
- प्रशाखा एंव कुलो मर्मत सम्भार तथा सञ्चालनको हकमा सम्बन्धित प्रशाखा/कुलो समितीको दायित्व हुनेछ र सम्पूर्ण कार्य क्षेत्रफलका आधारमा श्रमदान परिचालन गरि गर्नुपर्नेछ ।
- प्रशाखा /कुलो समितीले प्रशाखा, कुलो भित्र गरेको श्रमदान वा अन्य श्रोत परिचालनको अभिलेख नियमित रूपमा राखी शाखा तथा उपशाखा समितीलाई जानकारी गराउनु पर्दछ ।

## ८. निष्कर्ष र सुझाव

S1 शाखा नहरको सिंचाइ व्यवस्थापनको सम्पूर्ण जिम्मेदारी जल उपभोक्ता संस्थाको भएकोले जल उपभोक्ता संस्थाले नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्च जुटाउनका लागि सिंचाइ सेवा शुल्क संकलन का अतिरिक्त अन्य सम्पत्तिहरुको उपयोग गरी स्रोत संकलन गर्नु पर्ने प्रस्ताव यस प्रतिवेदनमा गरिएको छ । साथै, प्रतिवेदनमा उल्लेख नगरिएका अन्य स्रोतहरुको परिचालन गरी आय आर्जन गर्न समेत जल उपभोक्ता संस्थालाई सुझाव प्रस्तुत गरिन्छ ।

## परिशिष्ट १

कन्काई सिंचाइ प्रणाली

### S1 शाखा नहरको संरचनाहरुको वर्तमान अवस्थाको लेखाजोखा

क्र. सं.	संरचना	चेनेज (किमी)	अवस्था सूचक	समस्या/मर्मत सम्भार आवश्यकता	अनुमानित लागत रुप्ति
S1					
	हेड रेगुलेटिंग गेट S1 / दुवै छेउमा लाइनिंग सुरु	०+०००			१४१०.६५
	पार्शल फ्लुम सुरु / दुवै छेउमा लाइनिंग सकियो	०+०११			
	पार्शल फ्लुम अन्त्य / दुवै छेउमा लाइनिंग सुरु भयो	०+०१४. ८			
	रेकटेंगुलर लाइनिंग सुरु (दुवै छेउमा लाइनिंग अन्त्य)	०+०१८.३			
	रेकटेंगुलर लाइनिंग अन्त्य	०+०६४.१			
	कल्भर्ट	०+५४२			
	हेड रेगुलेटर गेट T1	०+५४९		ब्रेश प्लेटमा प्वाल परेको	८०५
	हेड रेगुलेटर गेट T1'	०+५४९			८०५
	पार्शल फ्लुम T1 र T1'				
	क्रस रेगुलेटर र ड्रप	०+५५१		स्कीन प्लेटमा प्वाल परेको, वाल प्लेटमा खियालागेको	१४१०.६५
	फूट ब्रिज	०+९६३			
	देब्रे छेउ लाइनिंग सुरु	०+९६४. ९			
	कल्भर्ट	१+०९४			
	कल्भर्ट	१+३३३			
	हेड रेगुलेटर गेट T2	१+३३९		प्लेट फम प्वाल परेको	८०५
	पार्शल फ्लुम T2				
	क्रस रेगुलेटर र ड्रप	१+३४२		स्कीन प्लेटमा प्वाल परेको र खियालागेको	१४१०.६५
	दुवै छेउमा लाइनिंग सुरु र देब्रे छेउको लाइनिंग अन्त्य	१+५८८			
	कल्भर्ट	१+७००			
	कल्भर्ट	१+९४१			
	हेड रेगुलेटर गेट T3	१+९४७.५		वाल प्लेट, स्कीन प्लेटमा	८०५

			प्वाल र स्थिया लागेको	
पार्शल फ्लुम T3				
क्रस रेगुलेटर गेट र ड्रप	१+९५०		ब्रेश प्लेटमा प्वाल परेको	१४१०.६५
दुवै छेतमा लाइनिंग अन्त्य	१+९६०.५			
कल्भर्ट	२+४८१.६			
हेड रेगुलेटर गेट T4	२+४८८. १			८०५
हेड रेगुलेटर गेट T5	२+४८८. १			८०५
पार्शल फ्लुम T4 र T5				
क्रस रेगुलेटर गेट र ड्रप / दुवै छेतमा लाइनिंग सुरु	२+४९०. ६		ब्रेश प्लेटमा प्वाल परेको	१४१०.६५
दुवै छेतमा लाइनिंग अन्त्य	२+५००.१			
दुवै छेतमा लाइनिंग सुरु	२+७२८			
ड्रप	२+७३२			
दुवै छेतमा लाइनिंग अन्त्य	२+७३७.५			
देब्रे छेतमा लाइनिंग सुरु	२+८४६. ५			
दुवै छेतमा लाइनिंग सुरु / देब्रे छेतमा लाइनिंग अन्त्य	३+०२८.५			
कल्भर्ट	३+०३२.५			
हेड रेगुलेटर गेट T6	३+०३५			८०५
हेड रेगुलेटर गेट T7	३+०३५		प्लेट फम स्थिया लागेर भत्केको	८०५
पार्शल फ्लुम T6 र T7				
क्रस रेगुलेटर गेट र ड्रप	३+०३९.५			१४१०.६५
ड्रप	३+१३१			
दुवै छेतमा लाइनिंग अन्त्य	३+१३७.५			
फूट ब्रिज	३+२४२.७			
कल्भर्ट	३+५८१.६			
दुवै छेतमा लाइनिंग सुरु	३+५७७.६			
दुवै छेतमा लाइनिंग अन्त्य	३+५९१.६			
ड्रप	३+५८८.६			
हेड रेगुलेटर गेट T8	३+५८६.१			८०५
पार्शल फ्लुम T8				
ड्रप	३+६७४.३			
दुवै छेतमा लाइनिंग सुरु	३+६७२.३			

	दुवै छेतमा लाइनिंग अन्त्य	३+६७७.८			
	फूट ब्रिज	३+७९७			
	कल्भर्ट	३+९५५.२			
	दुवै छेतमा लाइनिंग सुरु	३+९५०.७			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+९५९.७			
	फूट ब्रिज	४+०३९.२			
	फूट ब्रिज	४+०७२. ५			
	फूट ब्रिज	४+१६०.७ ५			
	दुवै छेतमा लाइनिंग सुरु	४+२५२.५			
	कल्भर्ट	४+२५६.५			
	हेड रेगुलेटर गेट T9	४+२६१			८०५
	पार्शल फ्लुम T9				
	इप	४+२६३.५			
	दुवै छेतमा लाइनिंग अन्त्य	४+२६८. ५			
	हेड रेगुलेटर गेट T10	४+८१५. ५		यसको कुनै प्रयोग छैन कन्काई नदीले कटान गरेको प्रशाखाको लम्बाई लगभग २० मि. रहेको	
	हेड रेगुलेटर गेट T11	४+८१५. ५		गेटको अवस्था चलाउन नमिल्ने अनि सधै खुल्ला राखिने	८०५
	पार्शल फ्लुम T11				
					१७३२२.४७५

\*उक्त गेट मर्मेतको लागि बिडिंग कन्काई सिचाई व्यबस्थापन डिभिजन ले गरिसकेको र मर्मेत कार्य हुन बाकी रहेको

## सिल्ट साफको कुल लागत अनुमान

क्र. सं.	शाखा को नाम	लम्बाई	अनुमानि त चौडाई	अनुमानि त उचाई	अनुमानि त आयातन	दर	जम्मा रकम	कैफियत
१	S1	३४०४. ९	१	०.१५	५१०.७३ ५	८०	४०८५८. ८	मेसिन बाट
२	"	११४१.१	१	०.१५	२११.५१५	३६०.६ ८	७६२८९.२ ३०२	मजदुर बाट
	<b>जम्मा</b>						११७१४८.० ३	

\*मजदुरबाट गरिने कार्यको २०% रकम अर्थात् रु १५१६४.७९ बराबरको काम उपभोक्ता समितिले जन सहभागिता परिचालन गरि सम्पन्न गर्नु पर्ने हुन्छ, बाकी रु ६११२४.४४ अर्थात् रु ६११५० बराबरको काम आर्थिक श्रोत (सिचाई सेवा शुल्क) परिचालन गरि गर्न सकिन्छ

## परिशिष्ट २

### कन्काई सिंचाइ प्रणाली

#### S1 शाखा नहर संग जोडिएका भवनहरु र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा

क्र. सं.	संरचना	चेनेज (किमी)	अवस्था सूचक	समस्या/मर्मत सम्भार आवश्यकता	अनुमानित लागत खर्च
(क) भवन					
१	शाखाको क्वाटर	०+०००	५	गेट अपरेटरले बसोबास गर्दै आएको र शाखाको कार्यालय भाडामा चलाउदै आएको	
(ख) प्रयोगमा नरहेको जग्गा					
१	शाखाको नामको जग्गा			जल उपभोक्ता संस्थाले आय आर्जन गर्ने प्रयोजनका लागि विजिनेस प्लान बनाई प्रयोगमा ल्याउनु पर्ने	



## परिशिष्ट ३

### कन्काई सिंचाइ प्रणाली

### S1 शाखा नहरको नहर संचालन खर्चको विवरण

क्र. सं.	विवरण	लगत अनुमान (रु.)	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
1	गेट मर्मत सम्भार (१८ वटा)	<b>87500</b>	17500	17500	17500	17500	17500
2	१ जना (३ महिनाको का लागि) चौकीदारहरुको तलब	<b>187500</b>	37500	37500	37500	37500	37500
3	चौकीदारहरुको लागि झाडी तथा बुट्यान सरसफाई र सानातिना माटो खन्ने र भर्ने कामका लागि औजार र उपकरणको उपलब्धता	<b>5000</b>	1000	1000	1000	1000	1000
4	जउस प्रतिनिधि र चौकीदारद्वारा शाखा र सेकण्ड्री नहरको गर्स्ती (पैट्रोलिंग) को लागि साइकलको मर्मत खर्च	<b>5000</b>	1000	1000	1000	1000	1000
5	जउस प्रतिनिधि र चौकीदार बीच संचारको लागि खर्च	<b>10000</b>	2000	2000	2000	2000	2000
6	जउस प्रतिनिधि र चौकीदारको लागि स्टेशनरी खर्च	<b>2500</b>	500	500	500	500	500
7	जउस प्रतिनिधि र चौकीदारको लागि अन्य आवश्यक सामाग्री खर्च	<b>5000</b>	1000	1000	1000	1000	1000
	जम्मा (रु.)	<b>302500</b>	<b>60500</b>	<b>60500</b>	<b>60500</b>	<b>60500</b>	<b>60500</b>

## परिशिष्ट ४

### कन्काई सिंचाइ प्रणाली प्रथम चरण S1 शाखा नहरको मर्मत सम्भार खर्चको विवरण

क्र. सं.	संरचना	चेनेज (किमी)	अनुमानित लागत खर्च	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
(क)	<b>S1 को नहर शाखाको खर्च विवरण</b>							
१	विभिन्न संरचना मर्मत सम्भार		70000	14000	14000	14000	14000	14000
२	सिल्ट तथा भाडी बुट्यान सफा गर्ने कार्य		586000	117200	117200	117200	117200	117200
३	आकस्मिक खर्च		100000	20000	20000	20000	20000	20000
	<b>कुल जम्मा</b>		<b>756000</b>	<b>151200</b>	<b>151200</b>	<b>151200</b>	<b>151200</b>	<b>151200</b>